

Perry Hall इलिमेन्टरी स्कूल

410-887-5105 9021 Belair Road

Nottingham, MD 21236

फ्याक्स: 410-887-5106

मे 14, 2021

आदरणीय Perry Hall इलिमेन्टरी स्कूलका परिवारहरू:

बाल्टिमोर काउण्टी पब्लिक स्कूल्स (BCPS) ले Rossville Boulevard र Gum Spring Road (सेप्टेम्बर 2022 मा उद्घाटन हुने अनुमान गरिएको छ) र प्रतिस्थापन Red House Run इलिमेन्टरी स्कूल (सेप्टेम्बर 2023 मा उद्घाटन हुने अनुमान गरिएको छ) चौराह नजिकै अवस्थित नयाँ उत्तर पूर्व क्षेत्रको इलिमेन्टरी स्कूलको निर्माण र उद्घाटनको घोषणा गर्ने अत्यन्तै उत्साह छ। यी दुईवटा परियोजनाहरूले यस क्षेत्रमा आठ वटा इलिमेन्टरी स्कूलहरूमा धेरै भीड कम गर्नेछन्।

सीमा अध्ययनमा सहभागी हुने विद्यालयहरूमा Elmwood, Fullerton, Joppa View, McCormick, Perry Hall, Red House Run, Shady Spring र Vincent Farm इलिमेन्टरी स्कूलहरू समावेश हुन्छन्।

नयाँ उत्तर पूर्व क्षेत्र र Red House Run इलिमेन्टरी स्कूलसको सीमा प्रक्रिया सेप्टेम्बर 2021 मा सुरु हुनेछ र मार्च 2022 मा शिक्षा परिषद्द्वारा निर्णयको लागि सिफारिस प्रस्तुत गरिनेछ। यो गर्मीमा सीमा अध्ययन समिति पहिचान गरिनेछ र सेप्टेम्बर 2021 मा आयोजना गरिनेछ। सेप्टेम्बर र डिसेम्बरको बीचमा, समूह नोभेम्बरमा सार्वजनिक जानकारी बैठक आयोजना गर्ने सहित समूहको काम साझा गर्ने, समुदायका सदस्यहरूसँग कुरा गर्ने र जानकारी जम्मा गर्न सात पटक भेट्नेछ। फेब्रुअरी र मार्च 2022 मा, शिक्षा परिषद्ले सार्वजनिक सुनुवाई आयोजना गर्ने सहित समितिको सिफारिस बारे विचार गर्ने र कदम चाल्ने कार्य गर्नेछ।

म सीमा अध्ययन प्रक्रियामा कसरी संलग्न हुन सक्छु?

- सीमा अध्ययन समितिमा सेवा दिने आफ्नो इच्छा व्यक्त गर्नका लागि आफ्नो प्रधानाध्यापकलाई **जुन 18, 2021 भन्दा ढिला नगरी** सम्पर्क गर्नुहोस्। सहभागिता सीमित छ; विद्यालयहरू सबै अनुरोधहरू उपलब्ध गराउन सक्षम नहुन सक्छन्।
- समितिका सदस्यहरूलाई संलग्न भएका सबै विद्यार्थी र विद्यालयहरूका इच्छाहरू प्रकट गर्न प्रतिबद्ध हुन अनुरोध गरिन्छ।
- सेप्टेम्बरबाट, सीमा अध्ययन समितिका बैठकहरू अनलाइन (लाइभ र रेकर्ड गरिएको) हेर्नुहोस्।
- सीमा अध्ययन समितिका बैठकहरूमा उपस्थित हुनुहोस् र अवलोकन गर्नुहोस् (बैठकहरू सर्वसाधारणका लागि खुला हुन्छन्; तर समिति क्रियाकलापहरूमा सहभागी हुने कार्य समितिका सदस्यहरूमा सीमित छ)।
- समितिका ड्राफ्ट सिफारिसहरू समीक्षा गर्न र सीमा परिवर्तनका विचारहरू बारे कर्मचारी र समितिका सदस्यहरूसँग कुरा गर्न नोभेम्बरमा सार्वजनिक जानकारी सत्रमा उपस्थित हुनुहोस्।
- समितिका ड्राफ्ट सिफारिसहरूमा इनपुट उपलब्ध गराउन नोभेम्बरमा सुरु हुने अनलाइन सर्वेक्षणमा सहभागी हुनुहोस्।
- शिक्षा परिषद् का बैठकहरूमा उपस्थित हुनुहोस् र सर्वसाधारणको टिप्पणीमा सहभागी हुनुहोस्।
- इनपुट प्रदान गर्न शिक्षा परिषद् र सीमा अध्ययन समितिलाई ई-मेल पठाउनुहोस्।
- सीमा परिवर्तनको निर्णयमा विशेष शिक्षा परिषद् को सर्वसाधारणको सुनुवाईमा उपस्थित हुनुहोस् (फेब्रुअरी 2022)।

सीमा बढाउने, दूरीहरू कम गर्ने, हाम्रो भविष्यको तयारी गर्ने

सीमा अध्ययन समितिमा कसले सेवा प्रदान गर्छ र उनीहरूको भूमिका के हो?

- सीमा अध्ययन समिति समुदायको सुपरिवेक्षक, कार्यकारी निर्देशक र विद्यालयका प्रधानाध्यापकहरूबाट इनपुट र सिफारिसहरूसँग सुपरिवेक्षकद्वारा नियुक्त गरिएको हो। समितिसँग सबै संलग्न विद्यालयहरूबाट समान प्रतिनिधित्व हुन्छ र प्रत्येक विद्यालयबाट एउटा शिक्षक र दुईवटा प्रतिनिधिको विस्तारमा सीमित छ (आमाबुवा र/वा विद्यालय समुदायका अन्य मानिसहरू)। प्रधानाध्यापकहरूले मतदात नगर्ने सदस्यहरूको रूपमा सेवा प्रदान गर्छन् र प्रक्रियामा समर्थन गर्न जानकारी उपलब्ध गराउँछन्।
- समिति सदस्यहरूलाई सीमा प्रक्रियाद्वारा प्रभावित हुने र उनीहरूका व्यक्तिगत इच्छाहरू प्रस्तुत गर्दा प्रतिरोध गर्ने सबै बालबालिकाका इच्छाहरूमा ध्यान केन्द्रित गर्न अनुरोध गरिन्छ।
- सदस्यहरू छवटा बैठकमा उपस्थित हुन प्रतिबद्ध हुन्छन्। उनीहरूले ध्यानपूर्वक जानकारी विचार गर्ने र समुदाय बारे सान्दर्भिक निरीक्षण उपलब्ध गराउने बैठकहरूमा र त्यहाँबाट बाहिर समय बिताउँछन्।
- सदस्यहरू समितिको काम बारे व्याख्या गर्न र सीमा परिवर्तनका विचारहरू बारे कुराकानीहरूमा संलग्न हुन मद्दत गर्ने समुदायको सार्वजनिक जानकारी सत्रमा उपस्थित हुन्छन्।

समितिमा सहभागी हुन इच्छुक आमाबुवा वा शिक्षकहरू:

- उच्च रूपमा विस्तृत जानकारी समीक्षा गर्ने कार्यमा इच्छुक हुनुपर्छ।
- सबै बैठकहरूमा सम्बद्ध हुने आफ्नो क्षमता बारे निश्चित हुनुपर्छ।
- क्षेत्र वरिपरिका हाम्रा विद्यार्थीहरूको स्याहार प्रदर्शन गर्नुपर्छ – र सामान्यतया आफ्नै समुदाय वा परिवारको लागि वकालत गर्नुहुँदैन।

प्रायः सोधिने प्रश्नहरू (FAQ हरू) सँगै यो जानकारी "के भइरहेको छ" खण्डमा BCPS वेबसाइटमा पोस्ट गरिन्छ

<https://tinyurl.com/p7xunbnf>।

यो साइट नयाँ जानकारीको साथमा सीमा परिवर्तनको प्रक्रियाभरि अद्यावधिक गरिनेछ, त्यसैले प्रायः यसको सन्दर्भ लिनुहोस्।

सीमा अध्ययन समिति बारे थप जान्नाका लागि, कृपया जुन 18, 2021 भन्दा ढिला नगरी आफ्नो प्रधानाध्यापकलाई सम्पर्क गर्नुहोस्। कृपया याद राख्नुहोस्, BCPS ले जानकार रहन र समग्र प्रक्रियाको भागको रूपमा विशिष्ट सरोकारहरूका लागि वकालत गर्न धेरै तरिकाहरू उपलब्ध गराउँछ।

हामीसँग विद्यालय वर्ष साझा गर्नुभएकोमा धन्यवाद। भवदीय,
डा. George Roberts समुदायको
सुपरिवेक्षक पूर्वी क्षेत्र

gr/ds

यसमा प्रतिलिपि बनाइएको: डा. Darryl Williams, सुपरिवेक्षक

सुश्री Linda Miller, प्रधानाध्यापक, PerryHall इलिमेन्टरी स्कूल